



स्थानीय राजपत्र

संख्या-७

२०७९ साल २ महिना ३० गते सोमबार

भाग-२

स्वास्थ्य वीमा र निःशुल्क यातायात सुविधा सम्बन्धी कार्यविधि, २०७९

कार्यपालिकाबाट स्वीकृती: २०७९/२/२८

प्रस्तावना: चन्द्रकोट गाउँपालिकामा सुरक्षित प्रसूति सेवा प्रदान गर्ने शिलशिलामा यस पालिकाका Birthing Centre बाट प्रदान हुने सेवा प्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा पालिकाबाट अन्य माथिल्लो तहको स्वास्थ्य संस्थामा विरामीलाई पुऱ्याई नवजात शिशु, सुत्केरी तथा गर्भवती आमाको जीवन सुरक्षित गराउन,

गाउँपालिकाका विपन्न नागरिकहरूलाई गाउँपालिकाको स्वास्थ्य वीमा कार्यक्रम कार्यान्वयन गरी विपन्न नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी हक कार्यान्वयन तथा निजहरूको स्वास्थ्य उपचारमा हुने व्ययभारलाई कम गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम स्वास्थ्य वीमा र निःशुल्क यातायात सुविधि सम्बन्धी कार्यविधि, २०७९ तर्जुमा गरी नागरिकको स्वास्थ्य सुरक्षा गर्ने कार्यलाई ब्यवस्थित र प्रभावकारी तुल्याउन वाञ्छनीय भएकोले, चन्द्रकोट गाउँ कार्यपालिकाले देहायको कार्यविधि बनाई लागू गरेको छ ।

परिच्छेद— १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम “स्वास्थ्य वीमा र निःशुल्क यातायात सुविधा सम्बन्धी कार्यविधि, २०७९” रहेको छ ।

(२) यो कार्यविधि गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,—

(क) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ ।

- (ख) "उपाध्यक्ष" भन्नाले चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षलाई सम्झनु पर्दछ।
- (ग) "गाउँपालिका" भन्नाले चन्द्रकोट गाउँपालिका र गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ।
- (घ) "निःशुल्क यातायात सुविधा" भन्नाले दफा ३(२) बमोजिम उपलब्ध गराइने सुविधालाई बुझनुपर्दछ।
- (ङ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ।
- (च) "शाखा" भन्नाले गाउँपालिका स्वास्थ्य शाखालाई सम्झनु पर्छ।
- (छ) "समिति" भन्नाले दफा ७ बमोजिमको समितिलाई सम्झनु पर्छ।
- (ज) "स्वास्थ्य वीमा" भन्नाले औषधी उपचार सम्बन्धी स्वास्थ्य वीमालाई सम्झनु पर्दछ।

परिच्छेद— २

सेवाको प्रकार र लाभग्राही

३. सेवाको प्रकार: यस कार्यविधि बमोजिम देहाय बमोजिमका सेवा उपलब्ध गराइने छ।

(१) गाउँपालिकाको ५०% लगानीमा विपन्न नागरिकहरूलाई स्वास्थ्य वीमा।

(२) नवजात शिशु, सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क यातायात सुविधा।

४. लाभग्राही: दफा ३ बमोजिमको सेवा प्राप्त गर्नका लागि देहाय बमोजिम लाभग्राही हुनेछन।

(क) दफा ७ बमोजिमको समितिले सिफारिस गरेका विपन्न नागरिक स्वास्थ्य वीमाको लाभग्राही हुनेछन।

(ख) गाउँपालिका भित्रका बर्थिङ्ग सेन्टरबाट गर्भवती महिला, सुत्केरी महिला, नवजात शिशु (सुत्केरी भई बर्थिङ्ग सेन्टरबाट Discharge नभएको) लाई सुरक्षित सेवा उपलब्ध गराउन नसक्ने आर्थिक स्थिति कम्जोर भएका सेवाग्राही निःशुल्क यातायात सुविधाको लाभग्राही हुनेछन।

परिच्छेद— ३

सेवाको मापदण्ड सम्बन्धी व्यवस्था

५. स्वास्थ्य वीमाको मापदण्ड: (१) गाउँपालिकाको ५०% लगानीमा स्वास्थ्य वीमा सेवा उपलब्ध गराउन देहाय बमोजिको मापदण्ड पुरा गर्नु पर्नेछ।
- (क) नेपाली नागरिकताको प्रतिलिपि।
 - (ख) विपन्न नागरिक भएको चन्द्रकोट गाउँपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
 - (ग) विपन्न नागरिक भएको चन्द्रकोट गाउँपालिकाको सम्बन्धित वडा समितिको निर्णय।
६. निःशुल्क यातायात सुविधाको मापदण्ड: निःशुल्क यातायात सुविधा उपलब्ध गराउन देहाय बमोजिमको मापदण्ड पुरा गर्नुपर्ने।
- (क) सुत्केरी वा गर्भवती महिला र नवजात शिशु भएको प्रमाण।
 - (ख) बर्थिङ्ग सेन्टरबाट सेवा उपलब्ध गराउन नसकिएको, शिशु र आमाको उपचारको लागि आकस्मिक सेवा आवश्यक रहेको वेहोरा सहितको बर्थिङ्ग सेन्टरको इन्चार्जबाट सिफारिस।
 - (ग) सम्बन्धित वडा कार्यालयको विपन्न नागरिक भएको सिफारिस।
 - (घ) माथिल्लो स्वास्थ्य संस्थामा उपचार गराएको प्रमाण।
 - (ङ) प्रयोग भएको सवारी साधनको व्लु-बुक, चालकको लाइसेन्सको प्रति र भुक्तानी बुझ्नेको भरपाई।

७. समिति: (१) दफा ३(१) बमोजिम गाउँपालिकाको ५०% लगानीमा विपन्न नागरिकलाई उपलब्ध गराइने स्वास्थ्य वीमालाई व्यवस्थित गर्न गाउँपालिकाको प्रत्येक वडामा देहाय बमोजिमको समिति रहनेछः—

(क) सम्बन्धित वडाको वडाध्यक्ष	—संयोजक
(ख) वडा समितिका सदस्यहरू	—सदस्य
(ग) सम्बन्धित वडाको स्वास्थ्य चौकीको प्रमुख	- सदस्य
(ङ) सामुदायीक महिला स्वास्थ्य स्वयं सेविका मध्येबाट अध्यक्षले मनोनयन गरेको एक जना	- सदस्य
(घ) वडा सचिव	—सदस्य सचिव

८. समितिको काम, कर्तव्य र अधिकार: (१) दफा बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन।

(क) स्वास्थ्य वीमाको लागि विपन्न नागरिकहरू छनौट गर्ने,

(ख) दफा ५ बमोजिमको कागजात सहित गाउँपालिकामा स्वास्थ्य वीमाको लागि निर्णय संलग्न गरी सिफारिस गर्ने।

तर, सिफारिस गर्दा दलित, अल्पसंख्यक, एकल महिला र अपाङ्गलाई प्रथमिकता दिनुपर्नेछ।

(ग) स्वास्थ्य वीमा गरेका लाभग्राहीको अभिलेख वडा कार्यालय र स्वास्थ्य चौकीमा व्यवस्थित गर्ने र गर्न लगाउने।

(घ) स्वास्थ्य वीमाका लागि आवश्यक अन्य कार्य गर्ने।

परिच्छेद — ५

विविध

९. **स्वास्थ्य वीमाको कार्यान्वयन:** यस कार्यविधि बमोजिम सिफारिस भई स्वास्थ्य वीमाका लागि समितिबाट सिफारिस भई आएका लाभग्राहीको स्वास्थ्य वीमाको कार्यान्वयन गाउँपालिका स्वास्थ्य शाखाले यथाशिघ्र गर्नेछ ।
१०. **निःशुल्क यातायात सुविधाको कार्यान्वयन:** यस कार्यविधि बमोजिम सिफारिस भई निःशुल्क यातायात सुविधाका लागि प्राप्त निवेदनमा स्वास्थ्य शाखाले समेत सिफारिस गरी यातायात सुविधा उपलब्ध गराइनेछ । सुविधा उपलब्ध गराउदा जिल्ला दररेट भन्दा बढी उपलब्ध गराउन पाइनेछैन ।
११. **कारवाही:** यस कार्यविधि बमोजिम सुविधा उपलब्ध गराउने शिलशिलामा बर्थिङ्ग सेन्टरबाट गलत मनासाय राखी, प्रलोभनमा परी सिफारिस गरेको प्रमाणित भएमा पालिकाबाट उपलब्ध गराएको निःशुल्क यातायात सुविधा सम्बन्धित कर्मचारीबाट असुल उपर गरिनेछ ।
१२. **संशोधन वा हेरफेर:** कार्यपालिकाले यस कार्यविधिमा आवश्यकता अनुसार संशोधन वा हेरफेर गर्न सक्नेछ ।
२५. **बाधा अड्काउ फुकाउ:** यस कार्यविधि कार्यान्वयनको क्रममा कुनै बाधा उत्पन्न भएमा कार्यपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

आज्ञाले
इन्द्र बहादुर क्षेत्री
प्रमुख प्रशासकीय अधिकृत